



फेदाप गाउँपालिकाको विनियोजन ऐन, २०७४

गाउँसभा बाट स्वीकृत मिति:-२०७४/०५/२४

फेदाप गाउँपालिका,
तेहथुम
१ नं. प्रदेश, नेपाल

<http://www.facebook.com/fedap.rural.municipality>

E-mail-fedap.ruralmun@gmail.com

☎-९८५२०८०६००

फेदाप गाउँपालिकाको विनियोजन सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रस्तावना: फेदाप गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम फेदाप गाउँ सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम " फेदाप गाउँपालिकाको विनियोजन ऐन, २०७४" रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. **आर्थिक वर्ष २०७४।७५ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:**(१) आर्थिक वर्ष २०७४।७५ को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रु २४,७५,५६,९०१।- (अक्षरेपी रु. चौविस करोड पचहत्तर लाख छपन्न हजार नौ सय एक रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७४।७५ को निमित्त फेदाप गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकम सार्न सकिनेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।
तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम साउन सकिनेछ ।
(३) उपदफा २ मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट से शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न गाउँसभाको स्वीकृति लिनुपर्नेछ ।

अनुसूची - १

(दफा २ सँग सम्बन्धित)

नेपालको सम्बिधानको धारा २२९ (२) बमोजिम संचित कोषबाट विनियोजन हुने रकम

रकम रु. हजारमा

क्र. सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१	-	गाउँ कार्यपालिका	३,१३,३१.७२	८४२१८.१८१	वित्तीय समानिकरण	११५५४९.९०१
२	-	वडा समिति	३२,५०.०	२,८०,००.०	वित्तीय समानिकरण	३१२५०.०
३	-	विषयगत शाखा	१०००४४.०	७,१३.०	सशर्त	१००७५७.०
४	-	ऋणको सावा व्यज भुक्तानी	०	०	-	०
५	-	लगानी (शेयर/ऋण)	०	०	-	०
जम्मा			१३४६२५.७२	११२९३९.१८१		२४७५५६.९०१